



Funded by

BILL & MELINDA
GATES foundation

Partners

CIMMYT
International Maize and Wheat Improvement Center

लाइनमा बीउ रोप्ने मेसिन (पुस रो सिडर)

यो मकै, भटमास, केराउ, आदि लाइनमा रोप्ने मेसिन हो जसलाई सजिलै हातले धकेलेर चलाउन सकिन्छ । यसमा जोडिएको फालीले कुलेसो बनाउँछ साथै मल र बीउ भार्ने पाइपबाट मल र बीउ लाइनमा खरच्छ र यसैसाथ पछाडिपछि जोडिएको चक्काले माटो पुर्ने तथा हल्का थिच्ने काम गर्दछ ।



फाइदाहरू

- यस मेसिनबाट विभिन्न बालीका बीउ रोप्न सकिन्छ ।
- यसले बीउलाई आवश्यक दुरीमा भार्दै जान्छ र आवश्यकता अनुसार एकपटकमा १ देखि ३ वटा सम्म बीउ भार्न सक्छ ।
- मल र बीउ एकैसाथ लाइनमा खस्ने हुनाले खेर जाँदैन ।
- हातले लाइनमा लगाउँदा भन्दा यस मेसिनबाट २-३ गुणा चाँडै लगाउन सकिन्छ । साथै निहरिन नपर्ने हुँदा ढाड दुख्ने समस्या हुँदैन ।
- हलुका भएकाले पहाडको सानो गरामा पनि प्रयोग गर्न सकिन्छ साथै महिलाले पनि सजिलै प्रयोग गर्न सक्छन् ।

मेसिन चलाउने तरीका

सर्वप्रथम मेसिनको सबै भाग राम्रोसँग जोड्ने र उचित किसिमको बीउ भार्ने चक्का पुस रोमा लगाउने ।

बीउ भाने चक्का मिलाउने तरिका

यो मेशिनसँगै दुई किसिमको बीउ भार्ने चक्का आउँछन् :

१. निश्चित दुरीमा बीउ भार्ने चक्का (चित्र नं. २): यस चक्काको प्रयोग दुरीमा लगाउनुपर्ने बाली जस्तै मकै, भटमास, बोडी आदि लगाउँदा गर्नुपर्छ । यस किसिमको चक्कामा दुई आकारको प्वालहरू हुन्छन् जसको प्रयोग बीउको साइजमा भर पर्छ । मकै सानो प्वालले लगाउने हुँदा मकै लगाउँदा ठूलो प्वाल छोप्नुपर्छ । यी प्वालहरूको लम्बाइ बीउ भार्ने प्वाल मिलाउने चक्का (चित्र नं. १) कसेर वा खोलेर घटाउन वा बढाउन सकिन्छ ।



२. निश्चित दुरीमा बीउ भार्ने चक्का



३. लगातार बीउ भार्ने चक्का

२. लगातार बीउ भार्ने चक्का (चित्र नं. ३) : यस चक्काको प्रयोग लगातार भार्नु पर्ने बाली जस्तै : मुसुरो, मुड रो ज तथा मल हाल्दा गर्नुपर्छ ।

नोट : एकचोटीमा एउटा दाना भार्नलाई घाल्मा एउटा दाना मात्र अट्ने बनाउनु पर्छ र चाहिए अनुसार घटबढ गराउन सकिन्छ । त्यसैगरी लगातार बीउ भार्ने चक्काको खाँचा पनि चाहिए अनुसारको बनाई चलाउनुपर्छ ।



४. खोलिएको बीउ भार्ने चक्का (जसको भित्र स्प्रीड लगाउनुपर्छ) ५. बीउ भार्ने चक्काको बायाँ ६. बीउ भार्ने चक्काको दायाँ

चित्र नं १ को दाँया मा देखाइएको बीउ भार्ने मात्रा मिलाउने चक्का खोलेर त्यस भित्र बीउ भार्ने चक्का लगाउनु पर्छ । बीउ भार्ने चक्का निम्न अनुसार मिलाएर लगाउनुपर्छ ।

प्रत्येक बीउ भार्ने चक्कालाई खोल्न सकिन्छ र भित्र स्प्रीड लगाउनुपर्छ (चित्र नं. ४) । स्प्रीड लगाइसकेपछि बीउ भार्ने चक्काको बायाँ (चित्र नं. ५) बाहिर र दायाँ (चित्र नं. ६) भित्र पर्ने गरी पुस रोमा लगाउनुपर्छ । बायाँपटि रहेका दुई खाँचामा पुस-रोको लक पस्नुपर्छ । लक लागेको-नलागेको चक्का घुमाएर विचार गर्ने र यदि चक्का घुमाउँदा बीउ भार्ने भाग कुनै समस्या बिना घुम्छ भने यसको लक लाग्यो भन्ने बुझ्नुपर्छ ।

बीउ रोप्ने तरीका

चित्र नं १ (दायाँ) मा देखाइए अनुसार बाक्सामा बीउ र मल राख्ने (कहिलेकाही मल राख्ने ठाउँबाट पनि मकै लगाउन सकिन्छ तर एकैचोटीमा दुइवटा वा बढी बीउ भर्न सक्छ) र पुस रोलाई सीधा चलाएर लाइनमा बीउ लगाउने । लाइन सीधा बनाउन डोरी टाँगेर डोरीको छेउबाट मेसिन चलाउन सकिन्छ । हिउँदे मकैलाई एक लाइनदेखि अर्को लाइनको दूरी ६० सेमी. तथा बर्षे मकैमा ७५ सेमी. हुनुपर्छ ।

नोट : बीउ भार्ने गहिराई मेसिन चलाउनेमा भर पर्ने भएकाले चलाउने मानिसले बीउलाई चाहिने गहिराई पुग्ने गरी फाली धसेर चलाउनु पर्छ ।

पुस रो सिडर चलाउँदा ध्यान दिनु पर्ने कुराहरू

- माटोलाई राम्रोसँग जोतेर डल्लाहरू फुटाई पाटा लगाएको जमिन हुनुपर्छ ।
- बीउको मात्रा मिलाउने चक्का बीउको साइज अनुसार राम्ररी कसे-नकसेको हेरेर चलाउनुपर्छ ।
- पुस रो सिडरलाई लाइनमा सिधा हुनेगरी चलाउनुपर्छ ।
- चलाउँदा मल बीउ भार्ने पाइप टालिने सम्भावना हुनाले बेलाबेलामा चेक गर्नुपर्दछ ।
- समय समयमा चेन ठीक रहे-नरहेको चेक गर्नुपर्छ र यदि चेन खुसिकियो भने बीउ तथा मल भार्ने भाग नघुम्ने हुनाले मल र बीउ दुवै नखस्ने हुनसक्छ ।

नोट : यो मेसिन विशेष गरी हल्का बलौटे दोमट माटोमा सजिलै प्रयोग गर्न सकिन्छ । यदि गहो चिन्द्र्याइले माटोमा प्रयोग गर्नुपरेमा धक्केल्ने तथा तान्ने दुवै गर्नुपर्दछ ।

यो सामग्री अमेरिकी सहयोग नियोग (USAID) द्वारा संचालित सिमिट (CIMMYT) को सिशा (CSISA) परियोजनाले तयार गरेको हो । विस्तृत जानकारीको लागि : www.csisa.org